

Kamaladi, Kathmandu Tel:01-4168605,01-4168606 Fax No:01-4442192,01-4168580, Website: www.jbbl.com.np

Unaudited Financial Results (Quarterly) As at Chaitra End 2073 (2073/12/31) of the Fiscal Year 2073/074

				(Rs. In'000)
S.N.	Particulars	This Quarter Ending (Chaitra End 2073)	Previous Quarter Ending (Poush End 2073)	Corresponding Previous Year Quarter Ending (Chaitra End 2072)
1	Total Capital & Liabilities(1.1 to 1.7)	11,071,473	10,997,517	8,926,359
1.1	Paid Up Capital	1,101,941	1,101,941	923,476
1.2	Reserve and Surplus	340,094	282,868	164,029
1.3	Debentures and Bonds			÷.
1.4	Borrowings		170,000	
1.5	Deposits(a + b)	9,352,589	9,129,062	7,489,602
	a. Domestic Currency	9,351,995	9,128,448	7,478,291
1.6	b. Foreign Currency Income Tax Liability	594 3,660	614 13,972	11,311 26
1.7	Other Liabilities	273,189	299,675	349,226
2	Total Assets(2.1 to 2.7)	11,071,473	10,997,517	8,926,359
2.1	Cash and Bank Balance	575,824	577,424	514,750
2.2	Money at Call and Short Notice	1,346,585	1,492,445	1,671,110
2.3	Investments	518,261	505,506	488,264
2.4	Loans and Advances (a+b+c+d+e+f)	8,384,743	8,017,620	5,969,609
	a. Real Estate Loan	557,054	505,700	167,266
	1. Residential Real Estate (Except Personal Home			
	Loan upto Rs. 1Crore)	13,449	13,628	10,812
	2. Business Complex & Residential Apartment	04.050	04.005	00 704
	Construction Loan	34,358	34,635	33,764
	 Income generating Commercial Complex Loan Other Real Estate Loan (Including Land purchase 			
	& plotting)	509,247	457,437	122.690
	b. Personal Home Loan of Rs. 1Crore or Less	730,603	733,970	490,908
	c. Margin Type Loan	642,242	676,446	456,052
	d. Term Loan	1,066,316	1,138,367	1,379,899
	e. Overdraft Loan / TR Loan / WC Loan	2,558,275	2,434,098	1,640,381
	f. Other	2,830,252	2,529,038	1,835,102
2.5	Fixed Assets (Net)	72,911	73,012	64,359
2.6	Non Banking Assets	4,570	4,570	44,438
2.7	Other Assets	168,579	326,940	173,830
3	Profit and Loss Account	This Quarter Ending (Chaitra End 2073)	Previous Quarter Ending (Poush End 2073)	Corresponding Previous Year Quarter Ending (Chaitra End 2072)
3.1	Interest Income	698,327	415,008	491,536
3.2	Interest Expenses	342,204	189,091	253,813
3.2 A.	Interest Expenses Net Interest Income(3.1-3.2)	342,204 356,124	225,916	237,722
3.2 A. 3.3	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount	342,204 356,124 4,429	225,916 2,546	237,722 2,155
3.2 A. 3.3 3.4	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income	342,204 356,124 4,429 55,960	225,916 2,546 36,723	237,722 2,155 35,119
3.2 A. 3.3 3.4 3.5	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net)	342,204 356,124 4,429 55,960 (18)	225,916 2,546 36,723 (14)	237,722 2,155 35,119 44
3.2 A. 3.3 3.4 3.5 B.	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5)	342,204 356,124 4,429 55,960 (18) 416,496	225,916 2,546 36,723 (14) 265,171	237,722 2,155 35,119 44 275,040
3.2 A. 3.3 3.4 3.5	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net)	342,204 356,124 4,429 55,960 (18)	225,916 2,546 36,723 (14)	237,722 2,155 35,119 44
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5) Staff Expenses	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849	225,916 2,546 36,723 (14) 265,171 48,949	237,722 2,155 35,119 44 275,040 45,501
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C.	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849 82,034 261,613 24,167	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D.	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8)	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849 82,034 261,613 24,167 237,446	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D. 3.9	Interest Expenses Net Interest Income(3.1.3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6.3.7) Provision for Passible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net)	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D. 3.9 3.10	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,445 30,330 34,972 2002	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 210,017	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D. 3.9 3.10 E.	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D + 3.9 + 3.10)	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D. 3.9 3.10 E. 3.11	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D + 3.9 + 3.10) Extra Ordinary Income/Expenses(Net)	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247)
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D. 3.9 3.10 E. 3.11 F.	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit momegular Activities(D + 3.9 + 3.10) Extra Ordinary Income/Expenses(Net) Profit Before Bonus and Taxes(E + 3.11)	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 -	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822	237,722 2,155 35,119 44 275,040 445,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D. 3.9 3.10 E. 3.11 F. 53	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D + 3.9 + 3.10) Extra Ordinary Income/Expenses(Net)	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247)
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 0. 3.9 3.10 E. 3.11 F. 53 3.13	Interest Expenses Net Interest Income(3.1.3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D+3.9+3.10) Extra Ordinary Income/Expenses(Net) Profit Before Bonus and Taxes(E+3.11) Provision for Staff Bonus	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 - 302,748 27,523	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 19,347	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 0. 3.9 3.10 E. 3.11 F. 53 3.13	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D+3.9+3.10) Extra Ordinary Income/Expenses(Net) Provision for Staff Bonus Provision for Tax	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 - 212,822 19,347 58,042	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726 35,177
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.8 D. 3.9 3.10 E. 3.11 F. 53 3.13 C.	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D + 3.9 + 3.10) Extra Ordinary Income/Expenses(Net) Provision for Staff Bonus Provision for Tax Net Profit(Loss(F-3.12-3.13) Ratios Capital Fund to RWA	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 27,523 82,568 192,658 This Quarter Ending	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 19,347 58,042 135,432 Previous Quarter Ending	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726 35,177 82,079 Corresponding Previous Year Quarter Ending
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.9 3.10 E. 3.11 F. 53 3.13 G. 4 4.1 4.2	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D + 3.9 + 3.10) Extra Ordinary Income/Expenses(Net) Provision for Tax Net Profit/Loss(F-3.12-3.13) Ratios Capital Fund to RWA Non Performing Loan (NPL) to Total Loan	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 27,523 82,568 192,658 This Quarter Ending (Chaitra End 2073) 15,86% 0.99%	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 19,347 58,042 135,432 Previous Quarter Ending (Poush End 2073) 15,39% 1,19%	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726 35,177 82,079 Corresponding Previous Year Quarter Ending (Chaitra End 2072) 15.28% 3,40%
3.2 A. 3.3 3.4 3.5 B. 3.7 C. 3.7 C. 3.8 D. 3.9 3.10 E. 53 3.13 G. 4 4.1 4.2 4.3	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income(Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D + 3.9 + 3.10) [Extra Ordinary Income(Expenses(Net) Provision for Tax Net Profit/Loss(F-3.12-3.13) Ratios Capital Fund to RWA Non Performing Loan (NPL) to Total Loan Total Loan Loss Provision to Total NPL	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 27,523 82,568 192,658 192,658 This Quarter Ending (Chaitra End 2073) 15.86% 0.99% 182,62%	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 - 212,822 19,347 58,042 135,432 Previous Quarter Ending (Poush End 2073) 15.39% 1.19%	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726 35,177 82,079 Corresponding Previous Year Quarter Ending (Chaitra End 2072) 15,28% 3,40% 77,36%
3.2 A. 3.3 3.4 3.5 B. 3.7 C. 3.7 C. 3.8 D. 3.9 3.10 E. 3.13 G. 4 4.1 4.2 4.3 4.4	Interest Expenses Net Interest Income(3.1-3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision (B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D+3.9+3.10) Extra Ordinary Income/Expenses(Net) Profit Before Bonus and Taxes(E+3.11) Provision for Tax Net Profit/Loss(F-3.12-3.13) Ratios Capital Fund to RWA Non Performing Loan (NPL) to Total Loan Total Loan Loss Provision to Total NPL Cost of Funds (Calculated as per NRB Circular)	342,204 356,124 4,429 55,960 (18) 416,496 72,849 82,034 261,613 24,167 237,445 30,330 34,972 302,748 27,523 82,568 192,658 192,658 This Quarter Ending (Chaitra End 2073) 15.86% 0.99% 182,62% 7.27%	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 19,347 58,042 135,432 Previous Quarter Ending (Poush End 2073) 15,39% 1.19% 154,23% 5,33%	237,722 2,155 35,119 44 275,040 44,5601 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726 35,177 82,079 Corresponding Previous Year Quarter Ending (Chaitra End 2072) 15,28% 3,40% 77,36% 4,55%
3.2 A. 3.3 3.4 5 B. 3.6 3.7 C. 3.8 D. 3.10 E. 3.11 F. 53 3.13 G. 4.1 4.2 4.3 4.4 4.5	Interest Expenses Net Interest Income(3.1.3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D+3.9+3.10) Extra Ordinary Income/Expenses(Net) Provision for Staff Bonus Provision for Tax Net Profit/Loss(F-3.12-3.13) Ratios Capital Fund to RWA Non Performing Loan (NPL) to Total Loan Total Loan Loss Provision to Total NPL Cost of Funds (Calculated as per NRB Circular)	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 27,523 82,568 192,658 192,658 192,658 15,86% 0,99% 15,86% 0,99% 182,62% 7,27%	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 19,347 58,042 135,432 Previous Ouarter Ending (Poush End 2073) 15,39% 1.19% 154,23% 5.33% 76,26%	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 128,981 11,726 35,177 82,079 Corresponding Previous Year Quarter Ending (Chaitra End 2072) 15,28% 3,40% 77,36% 4,55% 69,62%
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.9 3.10 E. 3.11 G. 4.1 4.2 4.3 4.4 4.5 4.6	Interest Expenses Net Interest Income(3.1.3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A + 3.3 + 3.4 + 3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D + 3.9 + 3.10) Extra Ordinary Income/Expenses(Net) Provision for Staff Bonus Provision for Tax Net Profit/Loss(F-3.12-3.13) Ratios Capital Fund to RWA Non Performing Loan (NPL) to Total Loan Total Loan Loss Provision to Total NPL Cost of Funds (Calculated as per NRB Circular) Ease Rate	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,445 30,330 34,972 302,748 27,523 82,568 192,658 192,748 15,86% 0,99% 182,62% 7,77% 77,73% 10,74%	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 19,179 148,216 29,634 34,972 212,822 19,347 58,042 135,432 Previous Ouarter Ending (Poush End 2073) 15.39% 1.19% 154.23% 5.33% 76.26% 8.68%	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726 35,177 82,079 Corresponding Previous Year Quarter Ending Year Quarter Ending (Chaitra End 2072) 15,28% 3,40% 77,36%
3.2 A. 3.3 3.4 3.5 B. 3.6 3.7 C. 3.9 3.10 E. 3.11 F. 53 3.13 G. 4 4.1 4.2 4.3 4.4 4.5 4.6 4.7	Interest Expenses Net Interest Income(3.1.3.2) Fees, Commission and Discount Other Operating Income Foreign Exchange Gain/Loss(Net) Total Operating Income(A+3.3+3.4+3.5) Staff Expenses Other Operating Expenses Profit Before Provision(B-3.6-3.7) Provision for Possible Losses Operating Profit(C-3.8) Non Operating Income/Expenses(Net) Write back of Provision for Possible Loss Profit from Regular Activities(D+3.9+3.10) Extra Ordinary Income/Expenses(Net) Provision for Staff Bonus Provision for Tax Net Profit/Loss(F-3.12-3.13) Ratios Capital Fund to RWA Non Performing Loan (NPL) to Total Loan Total Loan Loss Provision to Total NPL Cost of Funds (Calculated as per NRB Circular)	342,204 356,124 4,429 55,960 (18) 416,495 72,849 82,034 261,613 24,167 237,446 30,330 34,972 302,748 27,523 82,568 192,658 192,658 This Quarter Ending (Chaitra End 2073) 15.86% 0.99% 182.62% 7.27% 7.7.73% 10.74% 5.75%	225,916 2,546 36,723 (14) 265,171 48,949 48,827 167,395 19,179 148,216 29,634 34,972 212,822 19,347 58,042 135,432 Previous Quarter Ending (Poush End 2073) 15,39% 1.19% 154,23% 5,33% 76,26% 8,68% 5,61%	237,722 2,155 35,119 44 275,040 45,501 48,268 181,271 87,679 93,592 164 35,472 129,228 (247) 128,981 11,726 35,177 82,079 Corresponding Previous Year Quarter Ending (Chaitra End 2072) 15.28% 3.40% 77,36% 4.55% 69,62% 7.82% 6,14%

t the statutor change accordingly.

आर्थिक वर्ष २०७३/७८ को तेओ जैमासिक विवरण धितोपत्र दर्ता तथा निष्काशन नियमावली, १०७३ को अनुसूची १८, नियम २६(१) संग सम्बन्धित

१. वित्तीय विवरण :

(क) आर्थिक वर्ष २०७३,७४ को तेश्रो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण यसै साथ प्रकाशित गरिएको छ।
 (ख) प्रमख वित्तीय अनपातहरु:

विवरण	यस त्रैमास	गत ञैमास	गत वर्षको यसै त्रैमास
प्रति शेयर आम्दानी (Annualized)	হ . ২३.३१	रु . २४.५८	হ . ११.५८
पी∕ई रेसियो	99.33	99.39	१४.२६
प्रति शेयर नेटवर्थ	रु. १३०.८६	रु. १२५.६७	হ . ११७.७६
प्रति शेयर कुल सम्पत्तिको मूल्य	रु. १,००४,७२	रु. ९९८.८८	रु. ९९३.८९
तरलता अनुपात	२४.०५%	28.80%	३४.६२%

१. व्यवस्थापकीय विश्लेषण :

(क) त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण:

समीक्षा अवधिमा बैंकको निक्षेप, कर्जा लगानी तथा आम्दानीमा बैंक व्यवस्थापनको प्रक्षेपण अनुरुप बृद्धि भइरहेको छ । बैंकको सोही अवधिमा समग्र वित्तीय अवस्था सवल रहेको छ । यस त्रैमासिक अवधिसम्म बैंकले रु. १९ करोड २७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

(ख) आगामी अवधिको व्यवसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण :

सुशासित, कुशल तथा सक्षम संस्था बनाई वित्तीय क्षेत्रको स्थायित्व, निक्षेपकर्ताको हित संरक्षण गर्न, पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न, बैंकिङ्ग, वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गरी आधुनिक बैंकिङ्ग सुबिधा प्रदान गर्न सक्ने अभ्क सवल ज्योति विकास बैंकमा रुपान्तरण गर्न रणनीतिक स्थानमा शाखा विस्तार, विभिन्न क्षेत्रमा लगानीको संभाब्यता अध्ययन एवं नयाँ व्यवसायिक योजना ल्याउन व्यवस्थापन प्रतिवद्ध रहेको छ । हाल २९ शाखा, १ एक्सटेसन काउन्टर, १२ एटिमहरुबाट ग्राहकमुखी बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान भइरहेको छ साथै निकट भविष्यमा सुनसरीको झुम्का, दाडको घोराही र सुर्खेतको विरेन्द्रनगरमा शाखा विस्तार गर्ने योजना रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम राष्ट्रिय स्तरका विकास बैंकले २०७४ साल असार मसान्त सम्म चुक्ता पूँजी रु. २५० करोड पुऱ्याउनु पर्ने प्रावधान बमोजिम यस विकास बैंकले यहि मिति २०७४/१/२८ देखि १:१ हकप्रद शेयर निस्कासन गर्ने सूचना प्रकाशित गरिसकेको छ । तीन जिल्ला कार्य क्षेत्र भएको, बाँके जिल्ला नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको राप्ती भेरी विकास बैंक लि. सँग प्राप्ती गर्ने सम्भौता भई सकेको छ साथै अन्य वित्तीय संस्थाहरूसँग पनि यस सम्बन्धमा छलफल भै रहेको छ ।

 (ग) विगतको अनुभवबाट, संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण : नभएको ।

३. कानुनी कारवाही सम्बन्धी विवरण :

- (क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए : बैंकको जानकारीमा नभएको ।
- (ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौज्दारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए :
 - यस त्रैमासिक अवधिमा संचालक वा संस्थापक बिरुद्ध कुनै मुद्दा दायर भएको जानकारीमा नआएको ।
- (ग) कुनै संस्थापक वा संचालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए :
 - बैंकको जानकारीमा नभएको ।

८. संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण

- (क) धितोपत्र बजारमा भएको संगठित संस्थाको शेयरको कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा : दोश्रो बजारमा हुने शेयर कारोबार शेयरको माग र आपूर्तिको सिद्धान्त र देशको समग्र आर्थिक स्थितिमा आधारित
 - हने भएकोले बैंकँको यस सम्बन्धमा कुनै विशेष धारणा नभएको ।
- (ख) त्रैमासिक अवधिको शेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोवार भएको कूल दिन तथा कारोबार संख्या : अधिकतम मुल्य :रु. ४३४, न्यूनतम मूल्य: रु. २२३, अन्तिम मूल्य : रु. ४०४, कारोवार भएको कुलदिन : ४० कारोबार संख्या : १७९४ कारोबार मार्फत ३,५६,३७२ कित्ता शेयर

५) समस्या तथा चुनौतिः

आन्तरिकः

- समयमा कर्जा असुल हुन नसकी उत्पन्न हुनसक्ने जोखिम ।
- कर्जामा ब्याज परिंवर्तनबाट हुनसक्ने जोखिम ।
- विभिन्न कारणले हुन सक्ने संचालन जोखिम तथा बजार जोखिम ।
- तरलताको उचित व्यवस्थापन हुन नसकी उत्पन्न हुन सक्ने जोखिम ।

बाहयः

- न्यून आर्थिक वृद्धिदर, लगानी मैत्री वातावरणको अभावले गर्दा समग्र वित्तीय कारोवारमा आएको कमी ।
- निक्षेप तथा कर्जाको ब्याजदरतर्फ बैंकहरु बीच देखिएको प्रतिस्पर्धा ।
- नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुको नीति निर्देशनमा हुने परिवर्तन ।

रणनीतिः

- थप सेवा ल्याउने र समयानुसार कर्जा तथा निक्षेपको ब्याजदरमा परिमार्जन र उचित स्प्रेड दर कायम गर्ने।
- कर्मचारीहरुलाई बैंकिङ्ग प्रशिक्षण तथा अभिमुखिकरण गर्ने व्यवस्था गरिएको ।
- व्यवसायमा विविधीकरण, ग्राहकमखी गणस्तरीय सेवा तथा दक्ष जनशक्ति विकास गर्ने ।
- आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनलाई सदढीकरण गर्ने ।
- बैंकिङ्ग सम्भाव्य स्थानमा शाखा बिस्तार गरी कारोबार वद्धि गर्ने ।
- उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा गाभिने रणनीति लिने ।

६) संस्थागत सुशासन ः

संस्थागत सुशासन अभिबृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण :

शेयरधनी, निक्षेपकर्ता लगायत सरोकारवालाहरुको हित संरक्षण एवं संस्थागत सुशासन कायम राख्नका लागि बैंकको संचालक समिति, आन्तरिक लेखा परीक्षण समिति,जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति लगायत विभिन्न समितिहरु ऋियाशील रहेको, बैंक पदाधिकारी तथा कर्मचारीहरुका लागि आचार संहिता जारी गरिएको र बैंकको संस्थागत ढाँचा समेत सोही अनुरुप बनाइ लागु गरीएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरुद्वारा जारी गरिएका नीति-निर्देशनहरु पूर्णरुपमा पालना भईरहेको छ ।

७) सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जानेबुभ्केसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाइएको छैन ।